



BLADE

OWNER'S MANUAL

THANK YOU!

Thank you for purchasing a ZINVO Blade watch. You are now the owner of the flagship model of our company, joining thousands of other Blade owners from all over the world. Featuring a patent pending dial design, an automatic mechanical movement, and a genuine Italian leather or premium silicone strap, we are confident that the ZINVO Blade will bring you much joy for years to come.



**BOASTING A FASHION FORWARD AESTHETIC, THE ZINVO BLADE WILL
ALWAYS STAND OUT FROM THE CROWD**

SPECIFICATIONS


MEN'S

WOMEN'S

CASE	44MM X 12MM, Stainless Steel	36MM X 11MM, Stainless Steel
MOVEMENT	Seiko NH35 Automatic 40H Power Reserve	Seiko NH35 Automatic 40H Power Reserve
DIAL	Hour and Minute Hands 1-Second-Spin Turbine Date window Chapter ring with 12 cutouts for hour markers	Hour and Minute Hands 1-Second-Spin Turbine Date window Chapter ring with 12 cutouts for hoir markers
STRAP	24MM, 100% Genuine Leather or Premium Silicone	20MM, 100% Genuine Leather
GLASS	Scratchproof Sapphire Crystal	Scratchproof Sapphire Crystal
WATER RESISTANCE	5 ATM / 50 metres / 165 feet	5 ATM / 50 metres / 165 feet

WINDING THE MAINSPRING

The automatic winding watch can also be manually wound by turning the crown clockwise in the normal position. Wind the crown 15-20 times and it will start to move naturally after shaking slightly.



SETTING THE TIME

1. Pull the crown to the 2nd position.
2. Turn the crown to set hour and minute hands.
3. Once the time has been set, push the crown back to the normal position.

SETTING THE DATE

1. Pull the crown to the 1st position.
2. Turn the crown counter clockwise to set the date.
*If the date is set between 9pm and 4pm, then the date may not change on the following day.
3. Once the date has been set, push the crown back to the normal position.

1. DURATION

Each ZINVO watch comes with a 1 - Year Limited Warranty.

2. LIABILITY

The ZINVO watch is warranted to the original consumer/purchaser against breakage or malfunction under normal use due to defects in material or workmanship. This 1-Year Limited Warranty also includes all components and craftsmanship of the movement and watchcase.

3. SERVICE PROVIDED BY ZINVO

We will repair, or at our discretion, replace any defective ZINVO watch with the same or a comparable model at our cost. We will refund the purchase if repair or replacement is not commercially possible. The warranty will become null and void if the timepiece is misused, abused, tampered with or taken apart, or if the

timepiece is repaired by anyone other than an authorized repair centre.

4. LIMITATIONS

The warranty is not extended to the watchstrap, finish, and crystal. The warranty does not cover any incidental, consequential or special damage. The ZINVO watches must be repaired by an authorized dealer or the warranty is void.

5. PROOF OF PURCHASE

Proof of purchase is required for all warranty claims. Please keep your receipt.

6. WHERE DO I SEND MY ZINVO WATCH FOR WARRANTY REPAIR?

Please contact us by email: service@zinvo watches.com where we can assist you on the procedure of your warranty repair.

مواصفات


ساعات رجالية

الساعات النسائية

علبة الساعة	الفولاذ المقاوم للصدأ ، 44MM X 12MM	الفولاذ المقاوم للصدأ ، 36MM X 12MM
الحركة	Seiko NH35 حفظ طاقة تلقائي ل 40 ساعة	Seiko NH35 حفظ طاقة تلقائي ل 40 ساعة
قرص الساعة	عقارب الساعة والدقائق توربين طاقة يلف كل ثانية نافذة التاريخ حلقة الفصل مع 12 قواطع لعلامات الساعة	عقارب الساعة والدقائق توربين طاقة يلف كل ثانية نافذة التاريخ حلقة الفصل مع 12 قواطع لعلامات الساعة
السوار	24 ملم، 100% جلد أصلي سيلكون ممتاز	20ملم، 100% جلد أصلي
الزجاج	كريستال الياقوت ضد الخدش	كريستال الياقوت ضد الخدش
عمق مقاومة المياه	5 أضعاف الضغط عند مستوى سطح البحر\ قدم 165 متر\ 50	5 أضعاف الضغط عند مستوى سطح البحر\ قدم 165 متر\ 50

ف النابض الرئيسي

بالإمكان كذلك التدوير اليدوي للساعة ذات التدوير التلقائي وذلك بلف التاج باتجاه عقارب الساعة بالوضع الطبيعي. فُم بلف التاج 10-15 مرة وسوف يتحرك تلقائياً بعد ان يهتز بصورة خفيفة.



تحديد الوقت

فُم بسحب التاج الى الوضع الثاني
أدر التاج لتقوم بتحديد عقارب الساعة والدقائق.
بمجرد ضبط الوقت، ادفع التاج وأرجعه الى الوضع الطبيعي.

تحديد التاريخ

اسحب التاج الى الوضع الأول.
أدر التاج عكس عقارب الساعة.
إذا تم تحديد الوقت ما بين 9 صباحاً - 4 مساءً، فقد لا يتغير التاريخ في اليوم التالي.
بمجرد ضبط الوقت، ادفع التاج وأرجعه الى الوضع الطبيعي.

المُدّة

تأتي كل ساعة من ساعات زينفو بضمان محدود لمدة عامٍ واحدٍ.

المسؤولية

تم ضمان ساعة زينفو لكل من عملائها مُشترطاً الأصيلين ضد الكسر أو العطل في حالة الاستخدام العادي بسبب عيوب في المواد أو في الصنع. يشمل هذا الضمان المحدود أيضاً جميع المكونات وحرفية الحركة وغلّاف الساعة المعدني.

الخدمة المُقدمة من زينفو

سنقوم بإصلاح، أو حسب تقديرنا، باستبدال الساعة المعيبة من زينفو بنفس الساعة أو بساعة من طراز مماثل لها على نفقتنا. سنقوم بأعاده مبلغ الشراء في حال عدم إمكانية التصليح أو الاستبدال لأسباب تجارية. تصبح الكفالة باطلةً ولاغية في حال أي إساءة للاستخدام، العبث أو فصل الأجزاء الساعة، أو في حال تم تصليحها من قبل شخص غير معتمد من مركز التصليح الخاص بنا.

تحديدات

لا تمتد الكفالة لتضمن سوار الساعة، اللمسات النهائية والكريستال. لا يُغطي الضمان أي اضرار عرضية أو تبعية، أو خاصة. يجب اصلاح ساعة زينفو لدى وكيل معتمد أو تصبح الكفالة لاغية.

يل الشراء

دليل الشراء مطلوب لجميع مطالبات الضمان
رجاءً الحفاظ على ايصال الشراء.

الى أين أقوم بأرسال ساعتني ساعة زينفو بُغية الحصول على التصليح المكفول؟

رجاءً فُم بالتواصل معنا عبر البريد الالكتروني:

service@zinvowatches.com

حيث يمكننا مساعدتك في إجراءات الهدليج المكفول لك.

TECHNISCHE DATEN


HERREN

DAMEN

GEHÄUSE	44MM X 12MM, Edelstahl-Gehäuse	36MM X 11MM, Edelstahl-Gehäuse
BEWEGUNG	Seiko NH35 Automatisch 40H Gangreserve	Seiko NH35 Automatisch 40H Gangreserve
ZIFFERNBLATT	Stunden- und Minutenzeiger 1-Sekundendrehturbin Datumsfenster Ziffernring mit 12 Ausschnitten für Stundenzeiger	Stunden- und Minutenzeiger 1-Sekundendrehturbin Datumsfenster Ziffernring mit 12 Ausschnitten für Stundenzeiger
ARMBAND	24MM, 100% echtes Leder oder hochwertig Silikon	20MM, 100% echtes Leder
GLAS	Kratzfester Saphirkristall	Kratzfester Saphirkristall
WASSERBESTÄNDIGKEIT	5 ATM / 50 Meter / 165 Fuß	5 ATM / 50 Meter / 165 Fuß

AUFZIEHEN DER TRIEBFEDER

Die Automatik-Uhr kann auch manuell durch drehen der Krone im Uhrzeigersinn in die Normalposition aufgezogen werden. Ziehen Sie die Krone 15-20 mal auf und sie beginnt sich nach dem Schütteln natürlich leicht zu bewegen.



EINSTELLUNG DER ZEIT

1. Ziehen Sie die Krone in die zweite Position.
2. Drehen Sie die Krone, um Stunden- und Minutenzeiger einzustellen.
3. Sobald die Zeit eingestellt ist, ziehen Sie die Krone in die Normalposition zurück.

EINSTELLUNG DES DATUMS

1. Ziehen Sie die Krone in die erste Position.
2. Drehen Sie die Krone gegen den Uhrzeigersinn, um das Datum einzustellen. *Wenn das Datum 21.00 bis 04.00 Uhr eingestellt ist, kann das Datum nicht auf den nächsten Tag geändert werden.
3. Sobald das Datum festgelegt ist, ziehen Sie die Krone zurück in die Normalposition.

1. DAUER

Jede ZINVO Uhr kommt mit einer 1-Jahres-Garantie.

2. HAFTUNG

Die Gewährleistung einer ZINVO Uhr ist mit dem Erstkunden / Käufer bei Bruch oder eine Fehlfunktion bei normalem Gebrauch aufgrund von Mängeln im Material oder der Verarbeitung. Diese 1-Jahres-Garantie umfasst auch alle Komponenten und die handwerkliche Maßarbeit des Mechanismus und Uhrengehäuses.

3. ZINVO'S SERVICE-DIENSTLEISTUNGEN

Wir reparieren oder nach Ersetzen nach eigenem Ermessen jede defekte ZINVO Uhr mit dem gleichen oder einem vergleichbaren Modell zu unseren Kosten. Wir werden den Kauf zurückerstatten, wenn die Reparatur oder der Ersatz im Handel nicht möglich ist. Die Garantie wird null und nichtig, wenn die Uhr missbräuchlich verwendet wird, missbraucht, manipuliert oder auseinander genommen wird oder wenn

die Uhr von einer anderen Person als einem autorisierten Reparaturzentrum repariert wird.

4. EINSCHRÄNKUNGEN

Für die Armbanduhr, die Oberfläche und die Edelsteine besteht keine erweiterte Garantie. Die Garantie deckt keine indirekten, Folge- oder Sonderschäden ab. ZINVO Uhren müssen von einem autorisierten Händler repariert werden, ansonsten wird die Garantie nichtig.

5. DER KAUFNACHWEIS

Der Kaufnachweis ist für alle Garantieansprüche erforderlich. Bitte bewahren Sie Ihre Quittung auf.

6. WOHIN SCHICKE ICH MEINE ZINVO UHR FÜR DIE REPARATUR?

Bitte kontaktieren Sie uns per E-Mail: service@zinvo watches.com, wo wir Sie über das Verfahren der Reparatur beraten.

ESPECIFICACIONES


HOMBRE

MUJER

CAJA	44MM X 12MM, Acero inoxidable	36MM X 11MM, Acero inoxidable
MOVIMIENTO	Seiko NH35 Automático con reserva de potencia 40h	Seiko NH35 Automático con reserva de potencia 40h
ESFERA	Manecillas para las horas y los minutos Esfera con turbina giratoria Ventanilla con la fecha Bisel con 12 intervalos para marcar las horas	Manecillas para las horas y los minutos Esfera con turbina giratoria Ventanilla con la fecha Bisel con 12 intervalos para marcar las horas
CORREA	24MM, Cuero cuero auténtico o Silicona de alta calidad	20MM, cuero auténtico
CRISTAL	Cristal de zafiro resistente a los arañazos	Cristal de zafiro resistente a los arañazos
RESISTENCIA AL AGUA	5 ATM / 50 metros / 165 pies	5 ATM / 50 metros / 165 pies

DAR CUERDA AL RESORTE PRINCIPAL

Al reloj automático también se le puede dar cuerda manualmente girando la corona en la posición normal. Gira la corona 15 - 20 veces y comenzará a moverse con normalidad después de vibrar ligeramente.



AJUSTE DEL TIEMPO

1. Saca la corona hasta la 2a posición.
2. Gira la corona para ajustar las manecillas de los minutos y las horas.
3. Una vez ajustada la hora, presiona la corona hasta la posición normal.

AJUSTE DE LA FECHA

1. Saca la corona hasta la 1a posición.
2. Gira la corona hacia la izquierda para fijar la fecha.
*Si la fecha se ajusta entre las 21:00 y las 04:00, es posible que la fecha no cambie el día siguiente.
3. Una vez ajustada la fecha, presiona la corona de nuevo hasta la posición normal.

1. PERIODO

Cada reloj ZINVO viene con una garantía limitada de 1 año.

2. RESPONSABILIDAD

El reloj ZINVO está garantizado para el comprador/ consumidor original contra roturas o mal funcionamiento durante el uso normal y causados por defectos del material o de la mano de obra. Esta garantía limitada de 1 año también incluye todos los componentes y la calidad de manufactura del movimiento y de la caja de reloj.

3. SERVICIO PROPORCIONADO POR ZINVO

Repararemos, o en caso de considerarlo oportuno, reemplazaremos cualquier reloj defectuoso de ZINVO por uno igual o de modelo similar sin coste alguno. Te devolveremos el precio de la compra si la reparación o sustitución no es comercialmente posible. La garantía quedará anulada si el reloj se utiliza indebidamente, se

manipula o se desmonta, o en el caso de que alguien ajeno a un centro de reparación autorizado lo repare.

4. LIMITACIONES

La garantía no se extiende a la correa, al acabado o al cristal. La garantía no cubre daños incidentales, consecuentes o especiales. Los relojes ZINVO deben ser reparados por un distribuidor autorizado o la garantía quedará anulada.

5. PRUEBA DE COMPRA

Es necesario presentar la prueba de compra para cualquier reclamación de garantía. Por favor, guarda tu recibo.

6. ¿DÓNDE DEBO ENVIAR MI RELOJ ZINVO PARA SU REPARACIÓN BAJO GARANTÍA?

Ponte en contacto con nosotros por correo electrónico: service@zinvo watches.com para ayudarte con el proceso de reparación con garantía.

CARACTÉRISTIQUES


HOMME

FEMME

BOÎTIER	Boîtier en acier inoxydable de 44 mm x 12 mm	Boîtier en acier inoxydable de 44 mm x 12 mm
MOUVEMENT	Seiko NH35 Automatique avec 40h de réserve de marche	Seiko NH35 Automatique avec 40h de réserve de marche
CADRAN	Aiguilles des heures et des minutes Cadran avec turbine en rotation Fenêtre de date Chemin de fer gradué de 12 index indiquant les heures	Aiguilles des heures et des minutes Cadran avec turbine en rotation Fenêtre de date Chemin de fer gradué de 12 index indiquant les heures
BRACELET	24MM, 100% en cuir véritable ou Silicone de haute qualité	20MM, 100% en cuir véritable
VITRE	Glace de saphir inrayable	Glace de saphir inrayable
ÉTANCHÉITÉ	5 ATM / 50 mètres / 165 pieds	5 ATM / 50 mètres / 165 pieds

REMONTAGE DU RESSORT PRINCIPAL

La montre à remontage automatique peut aussi être remontée manuellement en tournant la couronne dans le sens des aiguilles d'une montre dans sa position normale. Remontez la couronne 15 à 20 fois et agitez la montre légèrement jusqu'à ce que l'aiguille des secondes commence à bouger.



RÉGLAGE DE L'HEURE

1. Tirez la couronne dans sa seconde position.
2. Tournez la couronne pour régler l'aiguille des heures et des minutes.
3. Une fois l'heure réglée, repoussez la couronne dans sa position normale.

RÉGLAGE DE LA DATE

1. Tirez la couronne dans sa première position.
2. Tournez la couronne dans le sens inverse des aiguilles d'une montre pour régler la date. *Si la date est réglée entre 9 pm et 4 am, alors il se peut que la date ne change pas le jour suivant.
3. Une fois la date réglée, repoussez la couronne dans sa position normale.

1. DURÉE

Chaque montre ZINVO est fournie avec une garantie limitée d'un an.

2. RESPONSABILITÉ

Le consommateur/l'acheteur de la montre ZINVO bénéficie de la garantie du produit. Cette garantie couvre les ruptures ou dysfonctionnements si des défauts de matériel ou de fabrication sont révélés dans des conditions normales d'utilisation. Cette garantie limitée d'un an couvre également tous les composants ainsi que la réalisation du mouvement et du boîtier de la montre.

3. SERVICE FOURNI PAR ZINVO

Nous réparons ou remplaçons, à notre discrétion, toute montre ZINVO défectueuse par un modèle identique ou de la même gamme, et ce à nos frais. Nous remboursons la montre si sa réparation ou son remplacement est impossible d'un point de vue commercial. La garantie est automatiquement annulée si la montre est mal utilisée,

altérée, démontée, ou si elle a été réparée par un tiers autre qu'un centre de réparation agréé.

4. LIMITES

La garantie ne couvre pas le bracelet, la finition ni le verre saphir. Elle ne couvre pas non plus les dommages indirects, consécutifs ni spéciaux. Les montres ZINVO doivent être réparées par un vendeur autorisé, sinon la garantie est nulle.

5. PREUVE D'ACHAT

Une preuve d'achat est exigée pour toute réclamation au titre de la garantie. Veuillez à conserver votre reçu.


6. OÙ PUIS-JE ENVOYER MA MONTRE ZINVO EN RÉPARATION SOUS GARANTIE ?

Contactez-nous par e-mail : service@zinvo watches.com et nous vous aiderons à suivre la procédure de demande de réparation sous garantie.

מפרטים	שעון בלייד לגבר	שעון בלייד לאישה
גוף השעון	פלדת אל חלד 12 מ"מ X 44 מ"מ	פלדת אל חלד 11 מ"מ X 36 מ"מ
מנגנון	Seiko NH35 רזרב כוח אוטומטי 40H	Seiko NH35 רזרב כוח אוטומטי 40H
לוח מחוגים	מחוגי שעות ודקות טורבינה חלונית תאריך טבעת חיצונית עם 12 סימונים לכל שעה	מחוגי שעות ודקות טורבינה חלונית תאריך טבעת חיצונית עם 12 סימונים לכל שעה
רצועה	עור אמיתי או 100% 24MM, סיליקון פרימיום	עור אמיתי 100% 20MM,
זכוכית	הוכחת שריטות ספיר קריסטל	הוכחת שריטות ספיר קריסטל
עמידות למים	5 אטמוספרות / 50 מטר / 165 רגל	5 אטמוספרות / 50 מטר / 165 רגל

מתיחת הקפיץ

המנגנון המכאני האוטומטי בשעון יכול גם להיטען באופן ידני על ידי סיבוב הכתר עם סיבוב השעון כאשר הכתר נמצא במצב הרגיל. לאחר סיבוב הכתר 15-20 פעמים המנגנון יטען לאחר ניעור קל.



כיוון השעון

1. משכו את הכתר למצב השני.
2. סובבו את הכתר להגדרת השעות והדקות.
3. כאשר סיימתם לכוון את השעון, לחצו את הכתר חזרה למצב הרגיל.

הגדרת התאריך

1. משכו את הכתר למצב הראשון.
2. סובבו את הכתר נגד כיוון השעון להגדרת התאריך. * אם התאריך מוגדר בין השעות 16:00-21:00 התאריך עלול שלא להשתנות באותו היום.
3. כאשר סיימתם לכוון את התאריך לחצו את הכתר חזרה למצב הרגיל.

1. משך אחריות

כל שעון של ZINVO מגיע עם אחריות לשנה אחת.

2. אחריות

השעון של ZINVO מכיל אחריות לצרכן/מבצע הרכישה נגד שברים או ליקויים תחת שימוש סביר שנגרמו כתוצאה מפגם בחומר או בעבודה. האחריות של שנה אחת כוללת גם את כל הרכיבים הפנימיים, מנגנון השעון וגוף השעון.

3. השירות שניתן על ידי ZINVO

אנחנו נתקן, או לפי שיקול דעתנו, נחליף כל שעון ZINVO בדגם זהה או בדגם דומה על חשבוננו. אנחנו נעניק החזר כספי במידה ותיקון או החלפה אינם זמינים. האחריות אינה חלה במידה ובוצע שימוש בלתי הולם בשעון, שיבוש שעון, חבלה, פירוק או שהשעון עבר תיקון במידה והשעון טופל שלא במעבדות החברה.

4. הגבלות

האחריות לא מכילה את הרצועה, הציפוי והזכוכית. האחריות לא חלה על כל נזק מכוון, נסיבתי או מיוחד. שעוני ZINVO חייבים להיות מטופלים רק על ידי הגורם המוסמך במעבדות החברה, במידה ולא האחריות מבוטלת.

5. הוכחת רכישה

הוכחת רכישה דרושה בעבור כל תביעת אחריות. בבקשה שמרו על הקבלה שלכם.

6. היכן לשלוח את שעון ה-ZINVO שלי לתיקון במסגרת אחריות?

בבקשה צור קשר באימייל שלנו: service@zinovatches.com ואנחנו נעזור לכם בתהליך התיקון במסגרת האחריות.


पुरुष ब्लेड

महिला ब्लेड

डिब्बिया	44 मिमी x 12 मिमी स्टेनलेस स्टील का मामला।	44 मिमी x 12 मिमी स्टेनलेस स्टील का मामला।
मशीन	Seiko NH35 स्वचालित 40H पावर रिजर्व	Seiko NH35 स्वचालित 40H पावर रिजर्व
डायल	घंटा और मिनट हाथ 1-दूसरी-स्पिन टर्बाइन तारीख खिड़की घंटे मार्करों के लिए 12 कटआउट के साथ अध्याय की अंगूठी	घंटा और मिनट हाथ 1-दूसरी-स्पिन टर्बाइन तारीख खिड़की घंटे मार्करों के लिए 12 कटआउट के साथ अध्याय की अंगूठी
पट्टा	24 मिमी, असली इतालवी चमड़ा या प्रीमियम सिलिकॉन का पट्टा।	24 मिमी, असली इतालवी चमड़ा या प्रीमियम सिलिकॉन का पट्टा।
कांच	स्कैचप्रूफ नीलम क्रिस्टल	स्कैचप्रूफ नीलम क्रिस्टल
पानी प्रतिरोध	5 एटीएम / 50 मीटर / 165 फीट।	5 एटीएम / 50 मीटर / 165 फीट।

मुख्य बिंदु का घुमावदार

स्वचालित वाइंडिंग घड़ी को सामान्य स्थिति में क्राउन दक्षिणावर्त मोड़कर मैनुअल रूप से घाव किया जा सकता है। 15-20 बार ताज को हवा दें और थोड़ा हिलने के बाद यह स्वाभाविक रूप से चलना शुरू कर देगा।



टाइम सेट करना

1. ताज को दूसरे स्थान पर खींचें।
2. घंटे और मिनट हाथ सेट करने के लिए मुकुट बारी।
3. समय निर्धारित होने के बाद, मुकुट को सामान्य स्थिति में वापस धकेलें।

डेट सेट करना

1. ताज को पहली स्थिति में खींचें।
2. तिथि निर्धारित करने के लिए क्राउन काउंटर को दक्षिणावर्त घुमाएं। * यदि तारीख 9pm और 4pm के बीच सेट की गई है, तो हो सकता है कि अगले दिन तारीख बदल न जाए।
3. एक बार तारीख निर्धारित होने के बाद, मुकुट को सामान्य स्थिति में वापस धकेलें।

1. अवधि

प्रत्येक झिनवो घड़ी 1-वर्षीय सीमित वारंटी के साथ आती है।

2. देयता

झिनवो घड़ी सामग्री या कारीगरी में दोष के कारण सामान्य उपयोग के तहत टूटने या खराबी के खिलाफ मूल उपभोक्ता / क्रेता को भेज दी जाती है। इस 1-वर्षीय सीमित वारंटी में मशीन और वॉचकेस के सभी घटक और शिल्प कौशल शामिल हैं।

3. झिनवो द्वारा प्रदान की गई सेवा

हम अपनी लागत पर किसी भी दोषपूर्ण झिनवो घड़ी की मरम्मत, या अपने विवेक से करेंगे। यदि मरम्मत या प्रतिस्थापन व्यावसायिक रूप से संभव नहीं है तो हम खरीद को वापस कर देंगे। यदि वारंटी का दुरुपयोग, दुरुपयोग, छेड़छाड़ या अलग से लिया गया है, या यदि किसी अधिकृत मरम्मत केंद्र के अलावा किसी अन्य व्यक्ति द्वारा मरम्मत की जाती है, तो वारंटी शून्य और शून्य हो जाएगी।

4. सीमाओं

वारंटी वॉचस्ट्रैप, फिनिश और क्रिस्टल तक विस्तारित नहीं है। वारंटी किसी भी आकस्मिक, परिणामी या विशेष क्षति को कवर नहीं करता है। झिनवो घड़ियों को एक अधिकृत डीलर द्वारा मरम्मत की जानी चाहिए या वारंटी शून्य है।

5. खरीद का प्रमाण

सभी वारंटी दावों के लिए खरीदी का प्रमाण देना आवश्यक है। कृपया अपनी रसीद रखें।

6. मैं वारंटी मरम्मत के लिए अपनी झिनवो घड़ी कहां भेजूं?

कृपया हमें ईमेल से संपर्क करें:

service@zinvowatches.com जहाँ हम आपकी वारंटी मरम्मत की प्रक्रिया में आपकी सहायता कर सकते हैं।

SPECIFICHE


UOMO

DONNA

CASSA	44MM X 12MM, Acciaio inossidabile	36MM X 11MM, Acciaio inossidabile
MOVIMENTO	Seiko NH35 Automatico con riserva di carica 40h	Seiko NH35 Automatico con riserva di carica 40h
QUADRANTE	Lancette delle ore e dei minuti Quadrante con turbina rotante Datario Giro orario con 12 sagome per indicare le ore	Lancette delle ore e dei minuti Quadrante con turbina rotante Datario Giro orario con 12 sagome per indicare le ore
CINTURINO	24MM, 100% vera pelle o Silicone ad alta qualità	20MM, 100% vera pelle
VETRO	Antigraffio in cristallo di zaffiro	Antigraffio in cristallo di zaffiro
RESISTENZA ALL ACQUA	5 ATM / 50 metri / 165 piedi	5 ATM / 50 metri / 165 piedi

AVVOLGERE LA MOLLA

L'orologio ad avvolgimento automatico della molla può essere impostato anche manualmente girando la corona in senso orario partendo dalla posizione neutrale. Avvolgere la corona e inizierà a muoversi naturalmente dopo averlo scosso leggermente.



IMPOSTARE L'ORARIO

1. Tirare la corona in seconda posizione.
2. Girare la corona per impostare le lancette delle ore e dei minuti.
3. Una volta che l'orario è stato impostato, riportare la corona nella posizione iniziale.

IMPOSTARE LA DATA

1. Tirare la corona in prima posizione.
2. Girare la corona in senso antiorario per impostare la data. *Se la data è impostata tra le 9pm e le 4am, allora la data potrebbe non cambiare il giorno seguente.
3. Una volta che la data è stata impostata, riportare la corona nella posizione iniziale.

1. DURATA

Each ZINVO watch comes with a 1 - Year Limited Warranty.

2. RESPONSABILITÀ

The ZINVO watch is warranted to the original cL'orologio ZINVO è garantito all'acquirente originale contro la rottura o il malfunzionamento sotto condizione di utilizzo normali o per difetti del materiale o della manifattura. La garanzia limitata annuale include anche tutti i componenti e la manifattura dei componenti interni e della cassa dell'orologio.

3. SERVIZI FORNITI DALLA ZINVO

Ripareremo, o a nostra discrezione, sostituiranno qualunque orologio difettoso ZINVO con lo stesso modello o con un modello simile a nostra discrezione. Rimborseremo l'acquisto se la riparazione o la sostituzione non è commercialmente possibile. La garanzia diventerà nulla o non valida se l'orologio è usato impropriamente, abusato,

manomesso o smontato, o se l'orologio viene riparato da terzi che non fanno parte di un centro di riparazione autorizzato.

4. LIMITI

La garanzia non è estesa al cinturino, la rifinitura e il cristallo. La garanzia non copre nessun danno incidentale, consequenziale o speciale. L'orologio ZINVO deve essere riparato da un rivenditore autorizzato oppure la garanzia diventerà nulla.

5. PROVA D'ACQUISTO

La prova d'acquisto è richiesta per qualunque richiesta di garanzia. Per favore conservate il vostro scontrino fiscale.

6. DOVE SPEDISCO IL MIO OROLOGIO ZINVO PER UNA RIPARAZIONE IN GARANZIA?

Per favore contattateci a questo indirizzo email: service@zinvoatches.com dove potremo.

ХАРАКТЕРИСТИКИ

МУЖСКИЕ

ЖЕНСКИЕ

КОРПУС	44 мм x 12 мм, Нержавеющая сталь	44 мм x 12 мм, Нержавеющая сталь
МЕХАНИЗМ	Seiko NH35 Автоматический механизм с запасом хода 40 часов	Seiko NH35 Автоматический механизм с запасом хода 40 часов
ЦИФЕРБЛАТ	Часовая и минутная стрелки Вращающаяся турбина Окно отображения даты Кольцо на циферблате с 12 часовыми делениями.	Часовая и минутная стрелки Вращающаяся турбина Окно отображения даты Кольцо на циферблате с 12 часовыми делениями.
РЕМЕНЬ	24ММ, Ремень из натуральной кожи или силикона премиум качества	20ММ, Ремень из натуральной кожи.
СТЕКЛО	Нецарапающееся сапфировое стекло	Нецарапающееся сапфировое стекло
ВОДОСТОЙКОСТЬ	5 атм / 50 м / 165 футов	5 атм / 50 м / 165 футов

ЗАВОД ХОДОВОЙ ПРУЖИНЫ

Часы заводятся автоматически. Тем не менее, их можно также заводить вручную путем поворота головки по часовой стрелке в нормальном положении. Поверните головку 15-20 раз и слегка встряхните часы, после чего начнется ход часов.



УСТАНОВКА ВРЕМЕНИ

1. Установите головку часов в положение 2.
2. Вращайте головку для установки верного положения часовой и минутной стрелки.
3. Установив нужное время, верните головку в нормальное положение.

УСТАНОВКА ДАТЫ

1. Установите головку в положение 1.
2. Вращайте головку по часовой стрелке для установки нужной даты.

*При установке даты в интервале между 21:00 и 16:00 возможны случаи, когда дата при наступлении следующего дня не изменится.

3. По завершении процедуры установки даты верните головку в нормальное положение.

1. СРОК ГАРАНТИИ

Срок гарантии на часы ZINVO составляет 1 год.

2. ГАРАНТИЙНЫЕ ОБЯЗАТЕЛЬСТВА

Гарантия на часы ZINVO предоставляется изначальному покупателю. Гарантийным случаем считается поломка изделия или его выход из строя в нормальных условиях эксплуатации в связи с дефектом материала либо низким качеством изготовления. Настоящая гарантия сроком в 1 год также распространяется на все детали часового механизма и корпуса изделия и качество их изготовления.

3. ГАРАНТИЙНОЕ ОБСЛУЖИВАНИЕ ZINVO

В рамках гарантийного обслуживания компания ZINVO осуществляет ремонт изделия либо, по своему собственному усмотрению, осуществляет замену на идентичную или аналогичную модель, принимая на себя все издержки. В случае если ремонт или замена невозможны, компания осуществляет возврат денежных средств. В случае использования изделия не по назначению, взлома и демонтажа изделия, а также в

случае ремонта изделия любым лицом, не являющимся аккредитованной ремонтной мастерской, настоящая гарантия будет считаться недействительной.

4. ОГРАНИЧЕНИЯ ГАРАНТИИ

Настоящая гарантия не распространяется на ремень, покрытие и стекло. Кроме того, гарантия не распространяется на случайные, естественные и фактические повреждения. Допускается ремонт часовых изделий ZINVO только в аккредитованных ремонтных мастерских, в противном случае гарантия будет считаться недействительной.

5. ПОДТВЕРЖДЕНИЕ ПОКУПКИ

При любых обращениях в рамках настоящей гарантии требуется подтверждение покупки. Сохраняйте чек после покупки изделия!

6. ГДЕ МОЖНО ОТРЕМОНТИРОВАТЬ ЧАСЫ ZINVO ПО ГАРАНТИИ?

Напишите по адресу service@zinwatches.com, и мы сообщим вам о том, каким образом следует осуществить гарантийный ремонт.

ÖZELLİKLERİ


ERKEK

KADIN

KASA	44MM X 12MM, Paslanmaz çelik kasa	36MM X 11MM, Paslanmaz çelik kasa
MEKANİZMA	Seiko NH35 Otomatik 40sa. Güç Rezervi	Seiko NH35 Otomatik 40sa. Güç Rezervi
KADRAN	Saat ve dakika kolları 1-Saniye-Dönme Türbini Tarih penceresi Saat işaretleri için 12 kesikli dış halka	Saat ve dakika kolları 1-Saniye-Dönme Türbini Tarih penceresi Saat işaretleri için 12 kesikli dış halka
CORREA	24MM, 100% Gerçek Deri veya Yüksek kaliteli Silikon	20MM, 100% Gerçek Deri
CAM	Çizilmez safir kristal	Çizilmez safir kristal
SU GEÇİRMEZLİK	5 ATM / 50 metre / 165 feet	5 ATM / 50 metre / 165 feet.

ZEMBEREK YAYINI KURMAK

Otomatik sarma mekanizmalı saat aynı zamanda taç normal pozisyondayken saat yönünde çevrilerek de manuel olarak kurulabilir. Taçı 15-20 defa çevirin, hafifçe salladıktan sonra doğal bir şekilde çalışmaya başlayacaktır.



ZAMAN AYARI

1. Saatin tacını 2'nci pozisyona getirin
2. Saat ve dakika kollarını ayarlamak için tacı çevirin.
3. Zaman ayarını yaptığınızda tacı tekrar normal pozisyonuna itin.

TARİH AYARI

1. Taçı 1'inci pozisyona getirin.
2. Tarih ayarını yapmak için tacı saat yönünün tersine doğru çevirin.
- * Eğer tarih 16:00 ve 04:00 arasında ayarlanırsa, tarih ayarı takip eden gün dönümünde değişmez.
3. Tarih ayarını tamamladığınızda tacı normal pozisyonuna geri itin.

1. SÜRESİ

Her ZINVO saat 1 yıllık Sınırlı Garanti ile birlikte gelir.

2. SORUMLULUK

DieZINVO saat orijinal alıcı/kullanıcı için normal koşullar altında, yapım veya malzemeye bağlı kırılma veya bozulmaya karşı garantilenmiştir. Bu 1 yıllık Sınırlı Garanti mekanizmanın ve kutunun bütün parçalarını ve işçiliğini kapsar.

3. ZINVO TARAFINDAN DAĞLANAN HİZMET

Herhangi bir kusuru olan ZINVO saatiniz, aynısı veya benzer bir model ile masrafları bizden olacak şekilde tamir edilir veya bizim takdirimize bağlı olarak değiştirilebilir. Tamir veya değişim mümkün değilse ödediğiniz parayı iade edeceğiz. Eğer saat yanlış veya kötü kullanılmış veya üzerinde oynanmış veya parçalarına ayrılmışsa, veya yetkili onarım merkezleri dışında biri tarafından tamir edilirse garanti geçersiz ve işlevsiz hale gelir.

4. SINIRLAMALAR

Garanti, saatin kayışı, kristali ve cilasını kapsamaması için genişletilemez. Garanti herhangi bir kaza veya durumdan doğan hasarları kapsamaz. ZINVO saatler yetkilendirilmiş satıcılar dışında biri tarafından tamir edilirse garanti geçersizdir.

5. SATIN ALMA KANITI

Garantiyle alakalı büyük talepler için satın alma kanıtı aranmaktadır. Lütfen verilen makbuzu tutun.

6. GARANTİ KAPSAMINDAKİ ONARIM İÇİN ZINVO SAATİMİ NEREYE GÖNDERMELİYİM?

Lütfen bize eposta ile ulaşın, bu adresten doğru garanti kapsamındaki tamir için uygulanan prosedür hakkında size yardımcı olacağız : service@zinvo-watches.com